



केन्द्रीय कार्यालय
वालुवाटार, काठमाडौं।
फोन नं.: ५७९९६४९/४२/४३/४४
Website: www.nrb.org.np
पोष्ट बक्स: ७३

नेपाल राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्था नियमन विभाग

पत्र संख्या : बै.वि.नि.वि./नीति/सूचना/१०/०८९/८२

मिति: २०८१/०९/२९

सूचना

सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायहरु,

विषय: राय/सुझाव उपलब्ध गराउने सम्बन्धमा ।

सहकारी ऐन, २०७४ को दफा ३ बमोजिम स्थापना भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी एवम् प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५(१) को खण्ड (च१) र सहकारी ऐन, २०७४ को दफा १५१ को उपदफा (१क) ले दिएको अधिकार प्रयोग गरी तयार गरिएको "बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्ड" को मस्यौदा यस बैंकको वेबसाइट www.nrb.org.np/category/notices/ मा राखिएको व्यहोरा अनुरोध छ ।

संलग्न मस्यौदामा तहाँको राय/सुझाव २०८१ माघ मसान्तसम्म यस बैंकमा लिखित रुपमा अथवा इमेल मार्फत् nrbbfirdppd@nrb.org.np मा उपलब्ध गराई दिनहुन अनुरोध छ ।

भवदीय,

कार्यकारी निर्देशक

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको
निर्देशन तथा मापदण्ड



नेपाल राष्ट्र बैंक
केन्द्रीय कार्यालय
बैंक तथा वित्तीय संस्था नियमन विभाग
२०८१

विषयसूची

विषय	पृष्ठ संख्यां
परिच्छेद १ : प्रारम्भिक	३
परिच्छेद २: वित्तीय स्रोत परिचालन सम्बन्धी व्यवस्था	५
परिच्छेद ३ : ऋणको सीमा, वर्गीकरण र व्यवस्थापन सम्बन्धी व्यवस्था	६
परिच्छेद ४: तरल सम्पत्ति सम्बन्धी व्यवस्था	११
परिच्छेद ५ : ब्याजदर सम्बन्धी व्यवस्था	१३
परिच्छेद ६: पुँजीकोषसम्बन्धी व्यवस्था	१४
परिच्छेद ७ : संस्थागत सुशासन सम्बन्धी व्यवस्था	१८
परिच्छेद ८ : सदस्य संरक्षण सम्बन्धी व्यवस्था	२१
परिच्छेद ९: विविध	२२

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्ड

सहकारी ऐन, २०७४ को दफा ३ बमोजिम गठित बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५(१) को खण्ड (च१) र सहकारी ऐन, २०७४ को दफा १५१ को उपदफा (१क) ले दिएको अधिकार प्रयोग गरी देहायका निर्देशन तथा मापदण्ड जारी गरिएको छ ।

परिच्छेद १ : प्रारम्भिक

१. प्रारम्भिक

- १.१ यस निर्देशन तथा मापदण्डको नाम बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्ड रहेको छ ।
- १.२ यो निर्देशन तथा मापदण्ड जारी भएको मितिदेखि लागु हुनेछ ।

२. परिभाषा:

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशन तथा मापदण्डको प्रयोजनका लागि:

- २.१ “ऐन” भन्नाले सहकारी ऐन, २०७४ (संशोधन सहित) सम्भन्नु पर्दछ ।
- २.२ “कर्जा सूचना केन्द्र” भन्नाले कम्पनी ऐन, २०६३ अर्न्तगत संस्थापना भएको नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८८ र नेपाल राष्ट्र बैंक कर्जा सूचना विनियमावली, २०५९ को विनियम ३ ले तोकेको कर्जा सूचना केन्द्र सम्भन्नु पर्दछ ।
- २.३ “ठूलो कारोबार गर्ने संस्था” भन्नाले पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनअनुरूप पच्चीस करोड रुपैयाँभन्दा बढी बचत वा ऋण परिचालन गर्ने संस्था सम्भन्नु पर्दछ ।
- २.४ “नियमनकारी निकाय” भन्नाले संस्थाको नियमन गर्न सहकारी सम्बन्धी प्रचलित कानूनले तोकिदिएको निकाय सम्भन्नुपर्दछ ।
- २.५ “नियमावली” भन्नाले सहकारी नियमावली, २०७५ सम्भन्नु पर्दछ ।
- २.६ “निक्षेप तथा कर्जा सुरक्षण कोष” भन्नाले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ अनुरूप स्थापना भएको निक्षेप तथा कर्जा सुरक्षण कोष सम्भन्नु पर्दछ ।
- २.७ “परिवार” भन्नाले सम्बन्धित व्यक्तिको पति वा पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालन पोषण गर्नु पर्ने दाजु, भाउजु, भाइ बुहारी र दिदी बहिनी सम्भन्नु पर्नेछ । तर, सो शब्दले अंशबण्डा गरी मानो छुट्टिई आ-आफ्नो पेशा व्यवसाय गरी बसेको परिवारको सदस्यलाई जनाउने छैन ।
- २.८ “प्राधिकरण” भन्नाले सहकारी ऐन, २०७४ (संशोधन सहित) अनुरूप गठन भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्भन्नु पर्दछ ।

- २.९ “बैंक” भन्नाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन सहित) बमोजिम स्थापना भएको नेपाल राष्ट्र बैंक सम्झनु पर्दछ ।
- २.१० “बैंक तथा वित्तीय संस्था” भन्नाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था सम्झनु पर्दछ ।
- २.११ “मन्त्रालय” भन्नाले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्झनु पर्दछ ।
- २.१२ “विभाग” भन्नाले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अर्न्तगतको सहकारी विभाग सम्झनु पर्दछ ।
- २.१३ “शेयर पुँजी” भन्नाले संस्थाले सदस्यहरूलाई शेयर विक्री गरी संकलन गरेको पुँजी सम्झनु पर्दछ ।
- २.१४ “सहकारी बैंक” भन्नाले ऐनको दफा १२ बमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सहकारी बैंक सम्झनु पर्दछ ।
- २.१५ “संस्था” भन्नाले सहकारी ऐन, २०७४ को दफा ३ बमोजिम स्थापना भएका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सम्झनु पर्दछ ।
- २.१६ “सुरक्षण” भन्नाले संस्थाले ऋण दिँदा धितोस्वरूप लिएको प्रचलित कानूनबमोजिम मान्य हुने सम्पत्ति सम्झनु पर्छ । सो शब्दले सदस्यले आफ्नो खातामा रहेको बचत धितो राखी ऋण लिएमा त्यस्तो बचतलाई समेत जनाउँदछ ।

परिच्छेद २: वित्तीय स्रोत परिचालन सम्बन्धी व्यवस्था

१. स्रोत संकलन सीमा

- १.१ संस्थाले सदस्यहरुबाट मात्र बचत संकलन गर्न सक्ने छ ।
- १.२ संस्थाले प्राथमिक पुँजी कोषको पन्ध्र गुणासम्म बचत संकलन गर्न सक्नेछ ।
- १.३ संस्थाले बैंक तथा वित्तीय संस्थाबाट कुल सम्पत्तिको पाँच प्रतिशतसम्म वा पुँजी कोषको बढीमा सय प्रतिशतसम्म (जुन कम हुन्छ, त्यो सीमासम्म) ऋण लिन सक्ने छ ।

२. प्रति सदस्य बचत संकलन सीमा

- २.१ संस्थाले प्रति सदस्य देहायबमोजिम बचत संकलन गर्न सक्ने छ ।

संस्थाको कार्य क्षेत्र	अधिकतम सीमा
एक जिल्ला कार्यक्षेत्र भएको	रु दश लाख
एकभन्दा बढी जिल्ला कार्यक्षेत्र भएको	रु पच्चीस लाख
एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएको	रु पचास लाख

- २.२ वि.सं २०८१ पौष १४ अघि कायम रहेको बचतको हकमा सो मितिबाट दुई वर्षभित्र सीमाभित्र ल्याईसक्नुपर्ने छ ।

३. बचत संकलन:

- ३.१ संस्थाले साधारण र नियमित प्रकारका बचत खाताहरु सञ्चालन गर्न सक्ने छ ।
- ३.२ संस्थाले स्वीकार गर्ने बचत परिचालन सम्बन्धी कार्यविधि साधारणसभाबाट स्वीकृत गराई लागू गर्नुपर्नेछ ।
४. स्रोत खुलाउनु पर्ने: सदस्यले दश लाख रुपैयाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनु पर्नेछ ।
५. विविध: वित्तीय स्रोत संकलन सीमा अनुगमन गर्ने प्रयोजनका लागि अघिल्लो त्रयमासमा कायम रहेको प्राथमिक पुँजीकोष, पुँजीकोष र सम्पत्तिलाई आधार मानिनेछ ।

परिच्छेद ३ : ऋणको सीमा, वर्गीकरण र व्यवस्थापन सम्बन्धी व्यवस्था

१. ऋण तथा लगानीको सीमा:

- १.१ संस्थाले सदस्यता लिएको न्यूनतम ३ महिना नपुगेका सदस्यहरूलाई ऋण लगानी गर्न सक्नेछैन ।
- १.२ संस्थाले प्रति सदस्य प्राथमिक पुँजीकोषको अधिकतम १५ (पन्ध्र) प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न सक्नेछैन ।
- १.३ संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको ५ गुणा वा बढीमा रु ३ लाखमध्ये जुन कम हुन्छ सो बराबरको रकममात्र बिना धितो ऋण प्रवाह गर्न सक्नेछ । यसरी बिना धितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरूको जमानी लिनु पर्नेछ ।
- १.४ सञ्चालकले आफ्नो बचतको सुरक्षणमा प्राप्त हुने ऋण बाहेक कुनै प्रकारको थप ऋण लिन पाउने छैन ।
- १.५ संस्थाले इजाजतपत्रप्राप्त सहकारी बैंक र साना किसान लघुवित्त संस्थाको शेयर तथा नेपाल सरकारले जारी गरेको ऋणपत्रमा लगानी गर्न सक्नेछ । यस बाहेक अन्य कुनै संस्थाको शेयर/डिबेन्चरमा लगानी गर्न पाइने छैन । तर सहकारी ऐन २०७४ बमोजिमका संघहरूको सदस्यता शुल्क भुक्तानी गर्न यस निर्देशनले बाधा पुऱ्याएको मानिनेछैन ।
- १.६ संस्था विगत तीन वर्षदेखि निरन्तर खुद मुनाफामा सञ्चालनमा रहेको, सञ्चित नोक्सानी नरहेको र न्यूनतम पुँजीकोष कायम रहेको अवस्थामा प्राथमिक पुँजीको बढीमा २५ प्रतिशत वा जगेडा कोषको बढीमा ५० प्रतिशतसम्म (जुन कम हुन्छ सोही बराबर) हुन आउने रकम बराबरको जग्गा/भवन कार्यालय प्रयोजनका लागि प्रतिस्पर्धात्मक विधिबाट पारदर्शी रूपमा खरिद/निर्माण गर्न सक्नेछ । उपरोक्त शर्तहरू विपरीत सम्पत्ति खरिद/निर्माण गरेमा सो बराबरको रकम प्राथमिक पुँजीकोष गणना गर्दा घटाउनु पर्नेछ । सम्पत्ति खरिद/निर्माण गर्दा साधारणसभाको कम्तीमा ५१ प्रतिशत बहुमतको निर्णयबाट मात्र गर्नुपर्नेछ र सम्पत्ति खरिद/निर्माण गरिएको जानकारी ३० दिनभित्र नियमनकारी निकायमा दिनुपर्नेछ ।
- १.७ विशिष्टकृत संस्थाबाहेक ठूलो कारोबार गर्ने संस्थाले कुल ऋणको न्यूनतम ५० प्रतिशत कृषि, उद्योग र व्यवसाय सञ्चालन/विस्तार लगायत उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नु पर्नेछ । उक्त सीमा हाल कायम नरहेमा २०८३ असार मसान्तसम्म कायम गर्नु पर्नेछ ।
- १.८ संस्थाले कृषि, उद्योग र व्यवसायको लागि ऋण प्रवाह गर्दा किस्ता/ब्याज भुक्तानी गर्न उपयुक्त ग्रेस अवधि (Moratorium) प्रदान गर्न सक्नेछ ।

२. सुरक्षणसम्बन्धी व्यवस्था:

- २.१ संस्थाले सदस्यको बचतको सुरक्षणमा बढीमा ९० प्रतिशतसम्म ऋण प्रवाह गर्न सक्नेछ ।
- २.२ संस्थाले अचल सम्पत्तिको धितोमा ऋण प्रवाह गर्दा महा/उपमहानगरपालिकामा रहेको धितो मूल्याङ्कनको बढीमा ५० प्रतिशतसम्म र नगर/गाउँपालिकामा रहेको धितोको हकमा बढीमा ६० प्रतिशत सम्म ऋण प्रदान गर्न सक्नेछ । संस्थाले निश्चित रकमभन्दा माथिको ऋणको धितो मूल्याङ्कन गर्दा अनिवार्य रूपमा अनुमतिपत्रप्राप्त धितो मूल्याङ्कनकर्ताबाट गराउनु पर्नेछ ।

- २.३ संस्थाले ऋणी सदस्य स्वयम्को वा निजको एकाघर परिवारको धितोमा मात्र ऋण प्रवाह गर्नु पर्नेछ । यस निर्देशन जारी हुनुअघि सदस्य स्वयम्को वा निजको एकाघर परिवारको धितोबाहेक तेस्रो पक्षको धितोमा प्रवाह भएको ऋणलाई २०८३ असार मसान्त सम्ममा नियमित गरिसक्नु पर्नेछ ।
- २.४ संस्थाले ऋणी सदस्यलाई परियोजनाको सुरक्षणमा प्रवाह गरिएका ऋणमा कुल परियोजना लागतको ८० प्रतिशतसम्म मात्र किस्तावन्दीमा ऋण प्रवाह गर्न सक्नेछ ।
- २.५ संस्थाले आफ्ना सदस्यहरूको सदस्यता वापतको शेयरको धितोमा ऋण प्रवाह गर्न पाइने छैन ।
- २.६ संस्थाले ऋणीको सम्पत्ति धितो राखी अन्य निकायबाट ऋण लिँदा ऋणीले संस्थाबाट लिएको ऋण रकम भन्दा बढी ऋण लिन पाउने छैन ।
- ३. ऋणको वर्गीकरण:** संस्थाले प्रवाह गरेको ऋणलाई किस्ता/व्याज भुक्तानी अवधिका आधारमा देहायबमोजिम वर्गीकरण गर्नु पर्नेछ ।
- ३.१ सक्रिय ऋण (Performing Loan) : सक्रिय ऋणमा निम्नानुसारका असल (Pass) ऋण पर्नेछन्
- (क) भाखा ननाघेका वा भाखा नाघी थप ३ महिना व्यतीत नभएको ।
(ख) सदस्यहरूको बचतको सुरक्षणमा प्रवाह गरेको ऋण ।
- ३.२ निष्क्रिय ऋण (Non-Performing Loan) : निष्क्रिय ऋणमा निम्नानुसारका ऋण पर्ने छन् :
- (क) कमसल (Sub-standard) : ३ देखि ६ महिनासम्म भाखा नाघेका ऋण ।
(ख) शंकास्पद (Doubtful) : ६ देखि १२ महिनासम्म भाखा नाघेका ऋण ।
(ग) खराब (Loss) : १२ महिनाभन्दा बढीले भाखा नाघेका ऋण ।
(घ) पुनरतालिकीकरण/पुनरसंरचना गरिएका ऋण ।

४. ऋण नोक्सानी व्यवस्था

- ४.१ संस्थाले यस निर्देशनबमोजिम वर्गीकरण गरिएका ऋणको लागि बक्यौता रकमको आधारमा देहायबमोजिम ऋण नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ :-

ऋण वर्गीकरण	न्यूनतम ऋण नोक्सानी व्यवस्था
(क) असल	१ प्रतिशत
(ख) कमसल(Sub-standard)	२५ प्रतिशत
(ग) शंकास्पद (Doubtful)	५० प्रतिशत
(घ) खराब (Loss)	१०० प्रतिशत

नोट: असल ऋणको लागि गरिएको ऋण नोक्सानी व्यवस्थालाई "सामान्य ऋण नोक्सानी व्यवस्था (General Loan Loss Provision)" र अन्य ऋणको लागि गरिएको ऋण नोक्सानी व्यवस्थालाई "विशेष ऋण नोक्सानी व्यवस्था (Specific Loan Loss Provision)" को रूपमा लिइनेछ ।

- ४.२ कुनै एक किस्ताले भाखा नाघेमा सम्पूर्ण बक्यौता ऋण रकमलाई नै किस्ता रकमको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण गरी ऋण नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।
- ४.३ संस्थाले आवश्यकताअनुसार जोखिम पहिचानका आधारमा तोकिएकोभन्दा बढी ऋण नोक्सानी व्यवस्था कायम गर्न यस व्यवस्थाले बाधा पुऱ्याएको मानिने छैन ।
- ४.४ संस्थाले भाखा नाघेको वा ननाघेको कुनै पनि ऋणलाई देहायबमोजिमको अवस्थामा खराब ऋणमा वर्गीकरण गर्नु पर्नेछ ।
- क) यस निर्देशन जारी हुनुपूर्व तेस्रो पक्षको धितोमा प्रवाह गरिएका ऋण वा भौगोलिक कार्यक्षेत्र बाहिरको धितो र परियोजना/व्यवसायमा प्रवाहित ऋण ।
- ख) धितो/जमानी नलिई प्रवाह गरिएको व्यक्तिगत ऋण ।

५. ऋण पुनरसंरचना तथा पुनरतालिकीकरण

- ५.१ विशेष परिस्थितिमा नियमनकारी निकायबाट निर्देशन जारी भएको अवस्थामा ऋणीले उचित कारणसहित लिखित अनुरोध गरेमा सञ्चालक समितिको निर्णयअनुसार निश्चित अवधिको लागि मात्र ऋण पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिनेछ ।
- ५.२ पुनरसंरचना र/वा पुनरतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भईरहेका ऋणलाई पुनरतालिकीकरण वा पुनर्संरचना गरिएमा १२.५ प्रतिशत ऋण नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । कमसल, शंकास्पद तथा खराब वर्गमा वर्गीकरण भईसकेका ऋणलाई पुनरसंरचना र/वा पुनरतालिकीकरण गर्दा पूर्ववत् कायम गरिएको ऋण नोक्सानी व्यवस्था कायम राख्नु पर्नेछ । पुनरसंरचना र/वा पुनरतालिकीकरण गरिएका ऋणमा कायम ऋण नोक्सानी व्यवस्था लगातार एक वर्षसम्म ऋण नियमित भएको अवस्थामा बाहेक कुनै समायोजन गर्न पाइने छैन ।

६. धितो फुकुवा सम्बन्धमा

ऋण लगानीबमोजिम असुल उपर गर्नु पर्ने सम्पूर्ण रकम असुल भई सकेपछि सुरक्षण वापत राखिएको धितो ७ कार्यदिनभित्र फुकुवाको लागि अनिवार्य रुपमा सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ ।

७. धितो सकार गरेको सम्पत्तिसम्बन्धी ब्यवस्था

७.१ संस्थाले ऋण असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलाम विक्री नभएमा आफैले सकार गर्नु पर्नेछ । सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्ने अधिल्लो दिनसम्म असुल गर्नु पर्ने रकम मध्ये जुन कम हुन्छ सोही मूल्यमा सकार गर्नु पर्नेछ । यदि धितोको बजार मूल्य बक्यौता असुली गर्नु पर्ने रकमभन्दा कम भएमा कम भएजति रकम सोही आर्थिक वर्षमा नाफा/नोक्सान हिसावमा खर्च गर्नु पर्नेछ ।

७.२ धितो सकार गरेको सम्पत्तिमा सकार गरेकै मितिदेखि शत-प्रतिशत नोक्सानी व्यवस्था कायम गरी यथाशीघ्र विक्री गर्नुपर्नेछ ।

८. विवरण पेश गर्नु पर्ने : संस्थाले ऋण वर्गीकरण र ऋण नोक्सानी व्यवस्थासम्बन्धी विवरण प्रत्येक त्रयमास समाप्त भएको १५ दिन भित्र तालिका ३.१ र ३.२ बमोजिम सम्बन्धित निकायमा पठाउनु पर्नेछ ।

९. ऋण/लगानीको सीमा कायम गर्नु पर्ने: यो निर्देशनविपरीत भएको ऋण तथा लगानीलाई २०८३ असार मसान्त भित्र तोकिएको सीमाभित्र ल्याउनु पर्नेछ ।

तालिका ३.१

.....सहकारी संस्था लिमिटेड
धितो सकार गरेको सम्पत्ति (त्रैमासिक)
२०..... साल..... महिनाको विवरण

क्र.सं	ऋणीको नाम	धितो सकार गरेको मिति	कुल धितो सकार गरेको सम्पत्ति रकम (रु)	नोक्सानी व्यवस्था
	कुल जम्मा			

तालिका ३.२

.....सहकारी संस्था लिमिटेड
ऋण वर्गीकरण र सोको लागि नोक्सानी व्यवस्थाको विवरण (त्रैमासिक)
२०..... साल..... महिनाको विवरण

(रु लाखमा)

क्र.सं	विवरण	रकम
१.	सक्रिय ऋण	
१.१	असल ऋण	
२.	निष्क्रिय ऋण	
२.१	पुनरसंरचना तथा पुनरतालिकिकरण	
२.२	कमसल	
२.३	शंकास्पद	
२.४	खराब	
३.	कुल ऋण (१ + २)	
४.	ऋण नोक्सानी व्यवस्था	
४.१	असल	
४.२	पुनरसंरचना तथा पुनरतालिकिकरण	
४.३	कमसल	
४.४	शंकास्पद	
४.५	खराब	
४.६	अतिरिक्त	
४.७	तेस्रो पक्षको धितोमा प्रवाह भएको ऋणका लागि थप	
४.८	भौगोलिक कार्यक्षेत्र बाहिरको धितो र परियोजना/व्यवसायमा प्रवाहित ऋणका लागि थप	
४.९	धितो/जमानी नलिई प्रवाह गरिएको व्यक्तिगत ऋण	
५.	गत त्रयमाससम्मको ऋण नोक्सानी व्यवस्था	
५.१	असल	
५.२	पुनरसंरचना तथा पुनरतालिकिकरण	
५.३	कमसल	
५.४	शंकास्पद	
५.५	खराब	
५.६	अतिरिक्त	
५.७	तेस्रो पक्षको धितोमा प्रवाह भएको ऋणका लागि थप	
५.८	भौगोलिक कार्यक्षेत्र बाहिरको धितो र परियोजना/व्यवसायमा प्रवाहित ऋणका लागि थप	
५.९	धितो/जमानी नलिई प्रवाह गरिएको व्यक्तिगत ऋण	
६	यस त्रयमासको नोक्सानी व्यवस्था	
७	यस त्रयमासको लागि थप ऋण नोक्सानी व्यवस्था	
८	यस त्रयमासमा थप/फिर्ता	
९	कुल ऋण नोक्सानी व्यवस्था (५ + ६ + ७)	

मिति

अधिकृतको नाम
अधिकृतको दस्तखत

परिच्छेद ४: तरल सम्पत्ति सम्बन्धी व्यवस्था

१. संस्थाले कूल बचत दायित्वको कम्तिमा १५ प्रतिशत तरल सम्पत्ति कायम गर्नु पर्नेछ । तरल सम्पत्ति मापन गर्दा देहाय बमोजिमको सम्पत्ति समावेश गर्नु पर्नेछ ।
 - (क) भल्टमा रहेको नगद मौज्जात,
 - (ख) सरकारी ऋणपत्रमा गरेको लगानी,
 - (ग) नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको चल्ती र कल निक्षेप,
 - (घ) इजाजतपत्रप्राप्त सहकारी बैंकमा रहेको निक्षेप, र
 - (ङ) नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र इजाजतपत्रप्राप्त सहकारी बैंकमा रहेको मुद्दती निक्षेपको ९० प्रतिशत रकम । तर तरल सम्पत्ति गणना गर्ने प्रयोजनको लागि यस्तो रकमलाई संस्थाको कुल बचतको अधिकतम ५ प्रतिशतसम्म गणना गर्न सकिने छ ।
२. मुद्दती निक्षेप वा सरकारी ऋणपत्रको धितोमा ऋण लिएको भए सो बक्यौता ऋण रकमलाई तरल सम्पत्ति गणना गर्दा घटाउनु पर्नेछ ।
३. संस्थाले तरल सम्पत्तिको गणना साप्ताहिक औसतको आधारमा मासिक रुपमा गर्नु पर्नेछ ।
४. संस्थाले तालिका ४.१ बमोजिम तरल सम्पत्तिको मासिक विवरण महिना समाप्त भएको ७ दिनभित्र सम्बन्धित नियमनकारी निकायमा पठाउनु पर्नेछ ।

तालिका ४.१

.....सहकारी संस्था लिमिटेड

तरल सम्पत्तिसम्बन्धी विवरण (मासिक)

२०.... साल....महिना....गतेदेखि २०.... साल....महिना....गतेसम्म

क्र.सं	विवरण	पहिलो हप्ता	दोस्रो हप्ता	तेस्रो हप्ता	चौथो हप्ता	औसत
१	कुल बचत					
२	कुल तरल सम्पत्ति					
२.१	भल्टमा रहेको नगद मौज्दात,					
२.२	सरकारी ऋणपत्रमा गरेको लगानी,					
२.३	नेपाल राष्ट्र बैकबाट इजाजतपत्रप्राप्त बैक तथा वित्तीय संस्थामा रहेको चल्ती र कल निक्षेप ।					
२.४	इजाजतपत्रप्राप्त सहकारी बैकमा रहेको निक्षेप					
२.५	नेपाल राष्ट्र बैकबाट इजाजतपत्रप्राप्त बैक तथा वित्तीय संस्था र इजाजतपत्रप्राप्त सहकारी बैकमा रहेको मुद्दती निक्षेपको ९० प्रतिशत रकम					
३	घटाउने : मुद्दती निक्षेप वा सरकारी ऋणपत्रको धितोमा ऋण लिएको रकम					
४	कुल तरल सम्पत्ति					

मिति :

कार्यकारी प्रमुख/व्यवस्थापक/प्रबन्धक:

परिच्छेद ५ : ब्याजदर सम्बन्धी व्यवस्था

१. ब्याजदर निर्धारण

- १.१ संस्थाले सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम विभागले उपलब्ध गराउने सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नु पर्नेछ ।
- १.२ संस्थाले समान प्रकृतिको बचत र ऋणमा प्रकाशित गरेको ब्याजदर सबै सदस्यको लागि समान रूपमा लागू गर्नु पर्नेछ ।
- १.३ बचत र ऋणको ब्याजदर बीचको अन्तर ६ प्रतिशतभन्दा बढी हुन हुँदैन । ब्याजदर गणना गर्दा बचत र ऋणको भारित औसत ब्याजदरलाई आधार मान्नुपर्नेछ ।
- १.४ संस्थाले बचत र ऋणको ब्याजदर मासिक रूपमा पुनरावलोकन गर्न सक्नेछ ।

२. ब्याजदर र सेवा शुल्क सञ्चालक समितिले निर्धारण गर्नु पर्ने

- २.१ संस्थाले आफ्ना सदस्यहरूबाट संकलित बचतमा दिने र ऋणमा लिने ब्याजदर, ब्याज गणना विधि, हर्जाना लगाउने विधि र प्रशासनिक सेवा शुल्क सम्बन्धमा संस्थाको सञ्चालक समितिबाट निर्णय गराई लागू गर्नु पर्नेछ ।
- २.२ ऋण प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, ब्याज र हर्जाना ब्याज बाहेक अन्य शुल्क लिन पाइने छैन । तर सदस्य ऋणीहरूका लागि कर्जा सूचना केन्द्र लिमिटेड जस्ता अन्य संस्था/निकाय मार्फत सेवा लिने सन्दर्भमा सो सेवा वापत त्यस्ता संस्था/निकायहरूलाई भुक्तानी गर्नुपर्ने लागतसम्म मात्र सेवा शुल्क असुल गर्न सकिने छ ।

३. विवरण पेश गर्नु पर्ने: बचत तथा ऋणको ब्याजदर, ब्याज गणना विधि, हर्जाना लगाउने विधि र सेवा शुल्क सम्बन्धी विवरण प्रत्येक त्रयमास समाप्त भएको मितिले १५ दिनभित्र सम्बन्धित नियमनकारी निकायमा पेश गर्नु पर्नेछ ।

परिच्छेद ६: पुँजीकोषसम्बन्धी व्यवस्था

१. संस्थाले कुल जोखिम भारित सम्पत्तिको न्यूनतम ४ प्रतिशत प्राथमिक पुँजी (Core Capital) अनुपात गणना गर्दा देहायबमोजिम गर्नुपर्नेछ ।

१.१ प्राथमिक पुँजीमा शेयरपुँजी, साधारण जगेडा कोष, घाटा पूर्ति कोष र सञ्चित नाफा/नोक्सानी शीर्षकहरूमा रहेको रकम ।

प्राथमिक पुँजी (रु)=शेयरपुँजी+साधारण जगेडा कोष+घाटा पूर्ति कोष+सञ्चित नाफा/नोक्सानी

१.२ प्राथमिक पुँजी अनुपात देहायबमोजिम मापन गर्नुपर्दछ ।

प्राथमिक पुँजी अनुपात = प्राथमिक पुँजी / कुल जोखिम भारित सम्पत्ति ×१००

२. ठूलो कारोबार गर्ने संस्थाले न्यूनतम प्राथमिक पुँजी अनुपातको अतिरिक्त देहायबमोजिम पुरक पुँजी (Supplimentary Capital) मापन गरी कुल जोखिम भारित सम्पत्तिको न्यूनतम ८ प्रतिशत पुँजी कोष (प्राथमिक पुँजी + पुरक पुँजी) अनुपात कायम गर्नु पर्नेछ ।

२.१ पुरक पुँजी मापनमा देहायबमोजिमको रकम समावेश गर्नु पर्नेछ ।

(क) सक्रिय ऋणको ऋण नोक्सानी व्यवस्था,

(ख) सक्रिय बाहेकका अन्य ऋणको हकमा तोकिएको अनुपातभन्दा बढी ऋण नोक्सानी व्यवस्था गरिएको भएमा त्यस्तो अतिरिक्त ऋण नोक्सानी रकम । तर उपर्युक्त शीर्षकहरूमा रहेको कुल रकम संस्थाको कुल जोखिम भारित सम्पत्तिको १.५ प्रतिशत भन्दा बढी हुने गरी पुरक पुँजीमा समावेश गर्न पाइने छैन ।

(ग) सम्पत्ति पुनर्मुल्याङ्कन कोषमा रहेको रकम । तर यस कोषमा रहेको रकम वा कुल पुरक पुँजीको २ प्रतिशतमध्ये जुन कम हुन्छ सोही रकम मात्र समावेश गर्नु पर्नेछ ।

(घ) प्रयोजन किटान नगरिएका अन्य कोषहरूमा रहेको रकम ।

२.२ कुल पुँजीकोष अनुपात देहायबमोजिम मापन गर्नुपर्दछ ।

कुल पुँजीकोष अनुपात = (प्राथमिक पुँजी + पुरक पुँजी) / कुल जोखिम भारित सम्पत्ति ×१००

२.३ कुल पुँजी कोष गणना गर्ने प्रयोजनको लागि प्राथमिक पुँजीको अधिकतम शतप्रतिशत मात्र पुरक पुँजी हुनुपर्नेछ ।

३. जोखिम भारित सम्पत्ति (Risk Weighted Assets):

प्राथमिक पुँजीकोष र कुल पुँजीकोष गणना गर्ने प्रयोजनको लागि सम्पत्तिलाई देहायबमोजिम भार (Weightage) प्रदान गर्नु पर्नेछ । जोखिम भारित सम्पत्तिको गणना गर्दा संस्थाको वासलातको सम्पत्तितर्फको रकमलाई भार अंकले गुणा गरी योग निकाल्नु पर्दछ ।

सम्पत्तिको प्रकार	जोखिम भार (प्रतिशत)
नगद मौज्दात	०
सरकारी ऋणपत्रमा गरेको लगानी	०
सदस्यको खातामा रहेको बचत धितो राखी प्रवाह गरेको ऋण	०
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	२०
इजाजतप्राप्त सहकारी बैंकमा रहेको मौज्दात	२०
धितोमा आधारित ऋण	१००
बिना धितो प्रवाह भएको ऋण	१००
स्थिर सम्पत्ति	१००
अन्य सम्पत्ति	१००
ऐनले तोकेबमोजिमका अन्य लगानीहरू	१००
तेस्रो पक्षको धितोमा प्रवाह भएको सापटी/ऋण	१५०

५ न्यूनतम पुँजीकोष अनुपात परिपालना:

- ५.१ संस्थाले यो निर्देशन लागु भएको तीन महिनाभित्र पुँजीकोषको विवरण नियमनकारी निकायमा पेश गर्नुपर्नेछ । संस्थाको प्राथमिक पुँजी अनुपात र पुँजीकोष अनुपात नपुग भएमा २०८३ असार मसान्तसम्म यस्तो अनुपात कायम गरिसक्ने गरी कार्ययोजना समेत पेश गर्नुपर्नेछ ।
- ५.२ पुँजीकोषको अनुगमन लेखा सुपरिवेक्षण समितिले प्रमाणित गरेको पछिल्लो त्रयमासको बासलात तथा नाफा/नोक्सान हिसाबको विवरणको आधारमा गर्नुपर्नेछ ।
- ५.३ संस्थाले प्रत्येक त्रयमास समाप्त भएको १ महिनाभित्र तालिका ६.१ र ६.२ अनुसार पुँजीकोषसम्बन्धी विवरण तयार गरी नियामक निकायमा पठाउनु पर्नेछ ।
- ५.४ संस्थामा न्यूनतम पुँजीकोष कायम नभएसम्म लाभांश घोषणा तथा वितरण गर्न पाइनेछैन । नपुग पुँजीकोष देहायबमोजिम पुरा गर्न सकिनेछ ।
 - क) सदस्यहरूबाट थप शेयर पुँजी उठाएर,
 - ख) खूद मुनाफामध्येबाट साधारण जगेडाकोषमा सारेर ।
- ५.५ संस्थाले एउटा छुट्टै साधारण जगेडा कोष खडा गर्नुपर्नेछ । उक्त कोषमा प्रत्येक वर्ष खूद मुनाफाबाट कम्तीमा २५ प्रतिशत रकम थप गर्दै जानुपर्नेछ । संस्थाले नियमनकारी निकायको स्वीकृति नलिई साधारण जगेडा कोषमा जम्मा भएको रकम भिक्त वा खर्च गर्न पाउने छैन ।

तालिका ६.१
.....सहकारी संस्था लि.

पुँजीकोष र पुँजीकोष पर्याप्तता अनुपात तालिका

(२०...../आषाढ/पौषमसान्त)

पुँजीकोष तालिका

(रु. हजारमा)

विवरण	चालु अवधि	गत अवधि
(क) प्राथमिक पुँजी १) शेयरपुँजी २) साधारण जगेडा कोष ३) घाटा पूर्तिकोष ४) सञ्चित नाफा/नोक्सानी		
(ख) पुरक पुँजी १) सक्रिय ऋणको लागि गरेको ऋण नोक्सानी व्यवस्था २) अतिरिक्त ऋण नोक्सानी व्यवस्था ३) सम्पत्ति पुनर्मूल्याङ्कन कोष ४) स्वतन्त्र जगेडा		
(ग) जम्मा पुँजीकोष (क+ख)		
(घ) जोखिम भारत सम्पत्तिको आधारमा कायम गर्नु पर्ने न्यूनतम पुँजीकोष पुँजीकोष (..... प्रतिशत) प्राथमिक पुँजी (..... प्रतिशत)		
पुँजीकोष (अधिक/न्यून) (..... प्रतिशतले) प्राथमिक पुँजी (अधिक/न्यून) (..... प्रतिशतले)		

मिति:

आधिकारिक दस्तखत

तालिका ६.२
सहकारी संस्था लिमिटेड
 जोखिम भारित सम्पत्ति विवरण तालिका
 (२०...../असार/पौष मसान्त)

(रु.हजारमा)

सम्पत्तिको विवरण	भार	चालु अवधि		गत अवधि	
		रकम	जोखिम भारित सम्पत्ति	रकम	जोखिम भारित सम्पत्ति
नगद मौज्दात	०				
सरकारी ऋणपत्रमा गरेको लगानी	०				
सदस्यको खातामा रहेको बचत धितो राखी प्रवाह गरेको ऋण	०				
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, इजाजतप्राप्त सहकारी बैंकमा रहेको मौज्दात	२० २०				
धितोमा आधारित ऋण	१००				
बिना धितो प्रवाह भएको ऋण	१००				
स्थिर सम्पत्ति	१००				
अन्य सम्पत्ति	१००				
ऐनले तोकेबमोजिमका अन्य लगानीहरु	१००				
तेस्रो पक्षको धितोमा प्रवाह भएको ऋण	१५०				
कुल जोखिम भारित सम्पत्ति जम्मा					

द्रष्टव्य : जोखिम भारित सम्पत्तिको गणना गर्दा वासलातमा उल्लेखित सम्पत्तिको रकमलाई भार दिइएको अंकले गुणन गरी कुल योग निकाल्नु पर्दछ ।

मिति :

अधिकृतको दस्तखत:

परिच्छेद ७ : संस्थागत सुशासन सम्बन्धी व्यवस्था

१. सञ्चालक समिति

- १.१ सञ्चालक समितिमा अध्यक्ष सहित ५ देखि ७ जना सदस्य रहन सक्नेछन् । उपलब्ध भएसम्म समितिमा कमिमा तेत्तीस प्रतिशत महिला सदस्यको प्रतिनिधित्व निश्चित गर्नुपर्नेछ ।
- १.२ परिवारको एकभन्दा बढी व्यक्ति एकै अवधिमा सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको पदाधिकारीको रूपमा निर्वाचित हुन पाउने छैन ।
- १.३ सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी अवधिको लागि निर्वाचित हुन र बहाल रहन सक्ने छैन ।
- १.४ कुनै पनि सदस्य एकै अवधिमा एकभन्दा बढी संस्थाको सञ्चालक वा पदाधिकारी हुन पाइने छैन ।
- १.५ सञ्चालक समितिमा निर्वाचित हुनका लागि प्रचलित कानूनबमोजिम कालो सूचीमा नपरेको वा कालो सूचीमा परेको भएमा फुकुवा भएको मितिले ३ वर्ष पूरा भएको हुनु पर्नेछ ।
- १.६ संस्थाबाट आफैले वा परिवारका सदस्यले लिएको ऋण वा जमानी बसेको ऋण निष्कृत्य वर्गमा वर्गीकृत भएमा त्यस्तो व्यक्ति संचालक नियुक्त हुन पाउने छैन ।
- १.७ संचालक कालो सूचीमा परेमा र आफैले वा परिवारका लिएको ऋण र जमानी दिएको ऋण निष्कृत्य वर्गमा वर्गीकृत भएमा त्यस्तो संचालक स्वतः पदमुक्त हुनेछ । तर समस्याग्रस्त संस्थाको हकमा प्रचलित व्यवस्थाबमोजिम हुनेछ ।
- १.८ सञ्चालकले आफ्नो पदको दुरुपयोग गरी कुनै प्रकारको व्यक्तिगत फाइदा हुने वा संस्थालाई हानी हुने क्रियाकलापहरुमा संलग्न हुनुहुँदैन ।

२. सञ्चालक समितिको जिम्मेवारी:

- २.१ संस्थाको कर्मचारी प्रशासन, बचत संकलन, ऋण लगानी तथा असुली लगायत आवश्यक कार्यविधि साधारणसभाबाट स्वीकृत गराई लागू गर्नुपर्नेछ ।
- २.२ लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आन्तरिक र वाह्य लेखा परीक्षण प्रतिवेदन कार्यान्वयन गर्नु/गराउनु पर्नेछ ।
- २.३ नियमनकारी निकायले माग गरेको विवरण उपलब्ध गराउनुको साथै त्यस्तो निकायले दिएको निर्देशनको पूर्ण पालना गर्नु/गराउनु पर्नेछ ।
- २.४ साधारणसभाले पारित गरेको वासलात र नाफा/नोक्सान विवरण नियमनकारी निकायले तोकेको ढाँचामा प्रकाशन गर्नुपर्नेछ ।

२.५ संचालक समिति, प्रमुख कार्यकारी/प्रबन्धक/व्यवस्थापक र कर्मचारीहरूको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव एवम् आचार संहिता सम्बन्धी कार्यविधि तर्जुमा गरी लागू गर्नुपर्नेछ ।

२.६ संस्थाको दैनिक कार्य सञ्चालनमा हस्तक्षेप गर्न हुँदैन ।

३. लेखा सुपरिवेक्षण समितिको गठन र जिम्मेवारी:

३.१ सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ मा तोकिए बमोजिमको योग्यता पुगेका संयोजक र दुई सदस्य रहने गरी साधारण सभाबाट लेखा सुपरिवेक्षण समिति गठन गर्नुपर्नेछ ।

३.२ लेखा सुपरिवेक्षण समितिले विद्यमान ऐन, नियमावली र निर्देशनहरूको अधिनमा रही प्रत्येक त्रयमासमा आन्तरिक लेखापरीक्षण सम्पन्न गराउनु पर्नेछ ।

३.३ वित्तीय तथा आर्थिक कारोबारको निरीक्षण तथा मूल्यांकन गरी प्रचलित ऐन नियम, यस बैंकले निर्धारण गरेको निर्देशन तथा मापदण्ड, नियमनकारी निकायले दिएको निर्देशन, र साधारण सभाको निर्देशन एवम् निर्णयबमोजिम कार्यसम्पादनको नियमित अनुगमन गरी सञ्चालक समितिसमक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ ।

४. कार्यकारी प्रमुख/प्रबन्धक/व्यवस्थापकको नियुक्ति तथा आचारण:

४.१ कार्यकारी प्रमुख/प्रबन्धक/व्यवस्थापकको रूपमा नियुक्त हुन (क) संस्थाबाट आफूले वा एकाघर परिवारको नाममा ऋण नलिएको, (ख) फौजदारी अभियोगमा कारवाही नभएको, (ग) कालोसूचिमा नपरेको वा सूचीबाट फुकुवा भएको तीन वर्ष पुरा भएको, (घ) अन्य सहकारी संस्थाहरूमा संलग्न नभएको, (ङ) राजनैतिक दलको सदस्य नभएको (च) गाउँपालिकामा रहेका संस्थाको हकमा न्यूनतम शैक्षिक योग्यता दश जोड दुई वा प्रविणता प्रमाणपत्र तह र नगरपालिकामा रहेका संस्थाको हकमा स्नातक तह उत्तिर्ण भएको हुनु पर्नेछ ।

४.२ कार्यालय प्रमुखको नियुक्ति सम्बन्धी जानकारी नियमनकारी निकायलाई १५ दिनभित्र दिनु पर्नेछ ।

४.३ पदको दुरुपयोग गरी कुनैपनि किसिमको व्यक्तिगत फाइदा हुने वा संस्थालाई हानी हुने क्रियाकलापमा संलग्न हुनुहुँदैन ।

४.४ संस्थामा गोप्य रहनुपर्ने सूचना/विवरण अनाधिकृत व्यक्तिलाई दिन वा दुरुपयोग गर्न हुँदैन ।

४.५ संस्थाको कारोबारसँग सम्बन्धित कागजात, अभिलेख र प्रतिवेदन कानूनबमोजिम तोकिएको अवधिसम्म सुरक्षित र दुरुस्त राख्नुपर्दछ ।

५. कर्मचारीले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्था

- ५.१ कर्मचारीले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संस्थाको हित विपरीत हुने कुनै प्रकारको क्रियाकलापमा संलग्न हुनु हुदैन ।
- ५.२ पदको दुरुपयोग गरी व्यक्तिगत लाभ हुने क्रियाकलापमा संलग्न हुनु हुदैन ।
- ५.३ कर्मचारीले आफू कार्यरत रहेको संस्थाबाहेक अन्य संस्थामा आंशिक (part time) रुपमा काम गर्न वा अन्य व्यावसायिक गतिविधिमा संलग्न हुनुभन्दा पहिले संस्थाको व्यवस्थापनबाट लिखित स्वीकृति लिनु पर्नेछ । संस्थाको हितमा प्रतिकूल असर नपर्ने भएमा मात्र संस्थाले निजलाई आंशिक काम गर्न लिखित स्वीकृति दिनसक्नेछ ।
- ५.४ संस्थाको स्वीकृत कर्मचारी विनियमावलीमा उल्लेखित ऋण, सापटी तथा सुविधा मात्र प्राप्त गर्नु पर्ने छ । संस्थाको सदस्य सरह ऋण र अन्य सुविधा लिन पाइने छैन ।
- ५.५ संस्थाको कारोबारको सिलसिलामा प्राप्त कुनै पनि सूचना अनाधिकृत व्यक्तिलाई दिन वा दुरुपयोग गर्न हुदैन ।
- ५.६ कर्मचारीले अनाधिकृत रुपमा कम्पनीको लेखा, अभिलेख र कागजातमा व्यक्तिगत रुपमा थपघट गर्नु हुदैन ।
- ५.७ कर्मचारीले आचरण वा नियम उल्लंघन गरेमा संस्थाको स्वीकृत कर्मचारी नियमावली अनुसार कारवाही गरी अभिलेख (Record) राख्नु पर्नेछ । संस्थाले कर्मचारीलाई गरेको कारवाही सम्बन्धी विवरण अर्धवार्षिक रुपमा सम्बन्धित नियामक निकायमा प्रत्येक अर्धवार्षिक अवधि समाप्त भएको १ महिनाभित्र लिखित जानकारी गराउनु पर्नेछ ।

६. बाह्य लेखापरीक्षकको नियुक्ति तथा जिम्मेवारी

- ६.१ नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाबाट मान्यताप्राप्त लेखापरीक्षकबाट प्रचलित लेखापरीक्षणको सामान्य सिद्धान्त अनुसार वार्षिक लेखापरीक्षण गराउनु पर्नेछ ।
- ६.२ लेखापरीक्षकको नियुक्ति प्रचलित कानूनको रीत पुऱ्याई साधारणसभाबाट गर्नुपर्नेछ ।
- ६.३ लेखापरीक्षकको व्यक्तिगत विवरण, कार्य अनुभव र प्रमाणपत्रको प्रतिलिपी नियमनकारी निकायमा पेश गर्नुपर्नेछ ।
- ६.४ एउटै लेखापरीक्षकलाई लगातार ३ पटकभन्दा बढी नियुक्ति गर्न पाइने छैन ।
- ६.५ लेखापरीक्षकले लेखापरीक्षण गरी पेश गरेको वित्तीय प्रतिवेदनको जवाफदेहीता पूर्ण रुपमा वहन गर्नुपर्नेछ ।

परिच्छेद ८ : सदस्य संरक्षण सम्बन्धी व्यवस्था

१. सदस्यको ऋण बक्यौता र बचत रकम कायम रहेसम्म संस्थाको सदस्यता कायम राख्नु पर्दछ ।
२. सदस्यले संस्थाको सदस्यता त्याग गरेको अवस्थामा निजले पाउनुपर्ने शेयरको रकम, लिन बाँकी शेयर लाभांश बराबरको रकम, लिन बाँकी संरक्षित पुँजी फिर्ता वापतको रकम सो आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन पारित भएको तीस दिनभित्र फिर्ता दिनुपर्नेछ । तर संस्था घाटामा गएको अवस्थामा सञ्चित घाटाको रकम शेयर पुँजीबाट समानुपातिक रूपमा घटाई बाँकी रकम मात्र सदस्यलाई फिर्ता दिनुपर्नेछ ।
३. सदस्यले संस्थामा जम्मा गरेको बचत फिर्ता माग गरेमा निजको कुनै दायित्व भए त्यस्तो दायित्व कट्टा गरी बाँकी रकम फिर्ता गर्नुपर्नेछ ।
४. सदस्यहरूलाई साधारण सभाको जानकारी ३० दिन अगावै गराउनु पर्नेछ ।
५. ऐन, नियमावली र नियमनकारी निकायले तोकेभन्दा बढी सेवा शुल्क लिन पाइने छैन ।
६. संस्थाले देहायबमोजिमको विवरणहरू संलग्न संक्षिप्त विवरण/पुस्तिका तयार गरी सदस्यलाई उपलब्ध गराउनुपर्नेछ । क) बचत खाताको विवरण, ख) सदस्यताका प्रवेश शुल्क र प्रक्रिया, ग) ब्याजदर र ब्याजदर गणना गर्ने विधि, घ) विद्युतीय माध्यममार्फत कारोबार गर्दा लाग्ने शुल्क, ङ) ऋण लिँदा लाग्ने सेवा शुल्क र नवीकरण शुल्क, र च) सदस्यता त्याग पश्चात प्राप्त हुने रकम विवरण ।
७. बचत र ऋणको ब्याजदर तथा सेवा शुल्क परिवर्तन भएमा सदस्यलाई उपयुक्त माध्यमबाट यथाशिघ्र जानकारी गराउनु पर्नेछ ।
८. सदस्यलाई ऋण प्रवाह गर्दा संस्थामा रहेको निजको खातामार्फत् मात्र प्रवाह गर्नुपर्नेछ ।
९. सदस्यबाट हुने गुनासो/उजुरीको समाधान/कार्यान्वयन संयन्त्रको व्यवस्था गर्नुपर्नेछ । ठुलो कारोबार गर्ने संस्थाले गुनासो सुनुवाई अधिकारी र सूचना अधिकारीको समेत व्यवस्था गर्नुपर्नेछ ।

परिच्छेद ९: विविध

१. **निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धि व्यवस्था:** यस निर्देशन तथा मापदण्डको परिपालना सुनिश्चित गर्न नियमनकारी निकायबाट स्थलगत र गैरस्थलगत निरीक्षण तथा सुपरिवेक्षण कार्यविधि तर्जुमा गरी लागू हुनेछ ।
२. **कार्यविधि तर्जुमा गर्नु पर्ने:** संस्थाले साधारण सभाबाट सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ र यस निर्देशन कार्यान्वयनको लागि आन्तरिक कार्यविधि स्वीकृत गरी लागू गर्नु पर्नेछ ।
३. **सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था:** संस्थाले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) ऐन, २०६४ तथा सहकारी विभागबाट जारी भएको "सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सहकारी संघसंस्थालाई जारी गरिएको निर्देशन, २०७४ (संशोधन सहित)" को पूर्ण परिपालना गर्नु पर्नेछ । सो परिपालना नगर्ने संस्थालाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) ऐन, २०६४ को दफा ७फ. बमोजिम कारवाही हुनेछ ।
४. **कर्जा सूचना सम्बन्धी व्यवस्था:** संस्थाले कर्जा सूचना केन्द्रको सदस्यता लिनु पर्ने छ । निश्चित रकमभन्दा बढीको ऋण स्वीकृति गर्नुपूर्व ऋण सूचना लिनुपर्ने व्यवस्था, सो को सेवा शुल्क र कालोसूची सम्बन्धी व्यवस्था नियमनकारी निकायले निर्धारण गरेबमोजिम हुनेछ ।
५. **संरक्षित पुँजीफिर्ता कोषबाट रकम वितरण गर्नुपर्ने सम्बन्धी व्यवस्था :** सहकारी ऐनको दफा ६९ बमोजिमको संरक्षित पुँजीफिर्ता कोषबाट सदस्यलाई रकम फिर्ता गर्दा नियमावली को नियम २५ अनुरूप गर्नुपर्नेछ ।
६. **बचत सुरक्षण सम्बन्धी व्यवस्था:** संस्थाले "निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३" अनुरूप स्थापना भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्यता लिई सम्भौताबमोजिमको बचत बीमा गर्नु पर्ने छ ।
७. **स्थिरीकरण कोषमा आवद्ध हुनुपर्ने :** ठूलो कारोबार गर्ने संस्था सहकारी ऐन २०७४ दफा १०३ बमोजिम सञ्चालित स्थिरीकरण कोषमा आवद्ध हुनुपर्नेछ ।
८. **वित्तीय विवरण पेश गर्नुपर्ने:** विभागले सहकारी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) अद्यावधिक गरी यो निर्देशनबमोजिमका विवरण उक्त प्रणाली मार्फत प्राप्त हुने व्यवस्था मिलाउनु पर्नेछ । सो प्रणाली अद्यावधिक नभएसम्म संस्थाले निर्देशनमा उल्लिखित आवश्यक विवरण तोकिएको समायावधिभित्र नियमनकारी निकायमा पेश गर्नुपर्नेछ ।
९. **अद्यावधिक गर्नुपर्ने :** संस्थालाई अद्यावधिक गर्दा साधारणसभा, आवधिक निर्वाचन, लेखापरीक्षण, नियामकीय निकायमा पेश गरेका वित्तीय विवरणहरु र कर चुक्ता प्रमाणपत्र समावेश गरी ऐनले तोकेबमोजिम संस्थालाई अद्यावधिक गर्नुपर्नेछ ।
१०. **संस्थाले गर्न नहुने कार्यहरु:** संस्थाले वासलात बाहिरको कारोबार (जस्तै प्रतीतपत्र, जमानत आदी) गर्न, अधिविकर्ष (Overdraft) ऋण दिन, व्यापार/व्यवसाय गर्ने नियतले मालसामानहरु खरिद बिक्री गर्न, व्यापारिक प्रयोजनको लागि चल अचल सम्पत्ति खरिद गर्न, सुनचाँदीका धितोमा ऋण प्रवाह गर्न, विदेशी मुद्राको कारोबार गर्न र चिन्ता वा उपहार योजनाहरु सञ्चालन गर्न हुँदैन ।

११. परिपालना, जरिवाना र कारवाही : यस निर्देशन तथा मापदण्डको परिपालना नगरे/नगराएमा कार्य प्रकृति तथा गम्भीरताको आधारमा ऐनको दफा १२५ र १२७ बमोजिम जरिवाना तथा दफा १२६ बमोजिमको कारवाही हुनेछ ।

प्रारम्भिक मस्यौदा